



गौरीगञ्ज राजपत्र

गौरीगञ्ज गाउँपालिकाद्वारा
प्रकाशित

खण्ड : ६

संख्या : ५

मिति : २६ पुस, २०७९ साल

भाग- २

गौरीगञ्ज गाउँपालिका

आर्थिक सहायता वितरण कार्यविधि, २०७९

(गाउँ कार्यपालिकाबाट स्वीकृत मिति : २०७९/०८/२९)

प्रस्तावना :

गौरीगञ्ज गाउँपालिका, झापा अन्तर्गत आर्थिक रूपमा विपन्न, विपत्तिमा परेका, दीर्घ रोगी, संघसंस्था तथा परम्परागत संस्कृति संरक्षणको लागि गाउँ कार्यपालिकाको कार्यालयबाट उपलब्ध गराउने आर्थिक सहायतामा एकरूपता, पारदर्शी र निष्पक्ष बनाउन बान्छनीय भएकोले गौरीगञ्ज गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ (१) बमोजिम गौरीगञ्ज गाउँ कार्यपालिका, झापाले यो "आर्थिक सहायता वितरण कार्यविधि, २०७९" जारी गरेको छ ।

परिच्छेद- १

संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम : यस कार्यविधिको नाम "आर्थिक सहायता वितरण कार्यविधि, २०७९" रहनेछ ।

२. यो कार्यविधि २०७९/०८/२१ गतेदेखि गौरीगञ्ज गाउँपालिका क्षेत्रभित्र लागू हुनेछ । तर मिति २०७९/०८/२१ सम्म यस कार्यालयमा पेश भएका आर्थिक सहायता सम्बन्धि निवेदनको हकमा दफा ५ बमोजिमको प्रकृया नपुगेको भए पनि सत्यतथ्य यकिन गरी गाउँपालिका अध्यक्षले गरेको निर्णय बमोजिम अनुसूचि १ बमोजिमको आर्थिक सहायता उपलब्ध गराउन सकिनेछ । यस अगाडि भए गरेका आर्थिक सहायता वितरण यसै कार्यविधि बमोजिम भएको मानिने छ ।

परिच्छेद- २

परिभाषा

३. विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :
- (क) "गाउँपालिका" भन्नाले गौरीगञ्ज गाउँपालिका, झापा सम्झनुपर्छ ।
 - (ख) "आर्थिक सहायता" भन्नाले गाउँ कार्यपालिकाको कार्यालयबाट निशुल्क रूपमा उपलब्ध गराइने नगद वा जिन्सी सम्झनुपर्छ ।
 - (ग) "अध्यक्ष" भन्नाले गाउँपालिकाको अध्यक्ष र "प्रमुख प्रशासकीय

अधिकृत” भन्नाले गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सम्झनुपर्छ ।

परिच्छेद- ३

वित्तीय स्रोत व्यवस्थापन तथा कार्यान्वयन विधि

- ४.१ यस कार्यविधि बमोजिम प्रदान गरिने आर्थिक सहायता गाउँपालिकाको नाममा रहेको विपद व्यवस्थापन कोष खर्च खाताबाट उपलब्ध गराउनु पर्नेछ ।
- ४.२ यस निर्देशिका बमोजिम आर्थिक सहायता उपलब्ध गराउँदा सम्बन्धित वडा समितिको निर्णय तथा सम्बन्धित वडा कार्यालयको सिफारिस बमोजिम गाउँपालिका अध्यक्षले निर्णय गरी उपलब्ध गराउन सकिनेछ ।
- पुनश्च : खर्चको बील-भरपाइ पेश नगरे पनि उल्लिखित बमोजिम आर्थिक सहायता वापतको रकम भुक्तानी गर्न कुनै बाधा पर्ने छैन ।
- ४.३ यस कार्यविधि बमोजिम आर्थिक सहायता उपलब्ध गराउँदा गाउँपालिका अध्यक्षको निर्णय अनुसार मात्र उपलब्ध गराउनु पर्नेछ ।
५. यस कार्यविधि बमोजिम आर्थिक सहायता उपलब्ध गराउँदा विपदबाट क्षति भएको हकमा नेपाल प्रहरीको स्थलगत सर्जिमिन मुचुल्का र वडा समितिको निर्णय सहितको सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र र दीर्घ रोगीको हकमा आधिकारिक स्वास्थ्य केन्द्रले दीर्घ रोगी हो भनी गरेको प्रमाण, मृतकको हकमा सम्बन्धित पञ्जिकाधिकारीबाट जारी मृत्यु दर्ताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिस एवं पर्व खर्च वापत सम्बन्धित वडा समितिको निर्णय एवं सम्बन्धित वडा कार्यालयको सिफारिस बमोजिम गाउँपालिका अध्यक्ष विश्वस्त भएमा अनुसूचि १ बमोजिम आर्थिक सहायता रकम एक आर्थिक वर्षमा १ पटक मात्र उपलब्ध गराउन सकिनेछ ।

परिच्छेद- ४

संशोधन तथा परिमार्जन

६. गाउँपालिकाको आर्थिक सहायता कार्यविधि, २०७९ लाई थप प्रभावकारी बनाउन आवश्यकता अनुसार गाउँ कार्यपालिकाबाट संशोधन तथा परिमार्जन गर्न सकिने छ ।

परिच्छेद- ५

बचाउ तथा खारेजी

७. यो कार्यविधि लागू हुनुभन्दा अघि वितरण भएको आर्थिक सहायता यसै कार्यविधि बमोजिम भएको मानिनेछ ।
८. यस कार्यविधिमा व्यवस्था भएको प्रावधान प्रचलित कानूनसँग बाझिएको हकमा बाझिएको हदसम्म स्वतः खारेज हुनेछ ।

अनुसूचि- १

(दफा ५ सँग सम्बन्धित)

गाउँपालिका अन्तर्गतका विपन्न, विपद पिडीत, दीर्घ रोगी, संघसंस्था र परम्परागत संस्कृति संरक्षणको आर्थिक सहायता

क्र. सं.	आर्थिक सहायता गर्ने क्षेत्र	आवश्यक विवरण	आर्थिक सहायता रकम रु.
१	(क) कडा रोग (दीर्घ रोगी)	नेपाल सरकारले उपचार सहूलियत उपलब्ध गराउने रोगको हकमा	अधिकतम् ३,००० ।
	(ख) कडा रोग (दीर्घ रोगी)	नेपाल सरकारले उपचार सहूलियत उपलब्ध नगराउने रोगको हकमा	अधिकतम् १०,००० ।
२	परम्परागत संस्कृति संरक्षण	जातीय वा धार्मिक	अधिकतम् २५,००० ।

३	गम्भीर दुर्घटना	उपचारमा अप्रेसन गर्नुपर्ने अवस्था, आइ.सि.यु. मा राख्नुपर्ने जटिल उपचारमा पालिका बाहिर जानुपर्ने अवस्था भएमा ।	अधिकतम् २५,००० ।
४	सुत्केरी	आर्थिक अवस्था कमजोर भएका सुत्केरी गराउन पालिका बाहिर जानुपर्ने अवस्था भएमा ।	अधिकतम् ३,००० ।
५	सर्पदंश	उपचार गराउन पालिका बाहिर जानु परेमा औषधि उपचार निःशुल्क ।	
६	विपद्	घर वा जग्गा वा कृषि वा पशुपन्छी व्यवसाय पूर्ण क्षति भएमा ।	अधिकतम् १०,००० ।
		घर वा जग्गा वा कृषि वा पशुपन्छी व्यवसाय आंशिक क्षति भएमा ।	अधिकतम् ५,००० ।
		मानवीय क्षति भएमा	२५,००० ।
७	अन्य प्रकृतिका स्वास्थ्य समस्या तथा अन्य प्रकारमा आर्थिक सहायता		अधिकतम् १५,००० ।
८	अन्य सहायता	संघसंस्था/समूह/सरकारी कार्यालय लगायत	अधिकतम् १५,००० ।
९	(क) विपन्न तथा जेहेन्दार विद्यार्थी उच्च शिक्षा	प्राविधिक शिक्षामा	कार्यपालिका निर्णयानुसार

	छात्रवृत्ति		
	(ख) विपन्न तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति		अधिकतम् रु. १०,०००।-
१०	माथि अनुसूचि-१ बमोजिम तोकिएको रकमभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउनुपर्ने अवस्थामा कार्यपालिकाको निर्णयानुसार हुनेछ ।		

आज्ञाले,
मणिराम खतिवडा
प्रमुख प्रशासकीय अधिकृत